

जनकपुर

टुडेको सम्पर्क नं.  
९८५४०२६०२५,  
९८०१६२६०२६,  
०४१-५९११०१  
विज्ञापनको लागि मात्र  
jtodaynews@gmail.com

छिटो र सर्वाधिक बिक्री हुने

# जनकपुर टुडे

Janakpur Today Daily

www.ejanakpurtoday.com

मधेशको पहिलो 'क' वर्गको राष्ट्रिय दैनिक

वर्ष २६

अंक १४५

२०८१ साल कार्तिक १ गते विहिवार (17 October, Thursday, 2024)

पृष्ठ ८

मूल्य रु. ५१-



## रेक्टरको दौडमा डा.पण्डित अब्बल

टुडे समाचारदाता जनकपुरधाम । मधेश स्वास्थ्यविज्ञानप्रतिष्ठानको रेक्टर नियुक्तिका लागि भइरहेको दौडामा डा.रामनेश पण्डित अब्बल देखिएका छन् ।



डा.विनोद कुमार यादव रहेका छन् । प्रतिष्ठान अन्तर्गतको प्रादेशिक अस्पतालकोडाइरेक्टरमा डा.जामुन प्रसाद सिंह रहेका छन् । उनी वरिष्ठ बालरोग विशेषज्ञ हुन् ।

अध्यापनको लामो अनुभवी रहेका डा.पण्डित प्रोफेसर भइसकेका छन् । प्रादेशिक अस्पतालको डाइरेक्टर रहिसकेका डा.पण्डित गाइनोमा विशेषज्ञ छन् ।

प्रतिष्ठानका रेक्टर डा.अंकुर साह उपकुलपति नियुक्त भएदेखि नै सो पद रिक्त रहेको छ । प्रतिष्ठानले चालु शैक्षिक सत्रका लागि एमबीबीएसका लागि ५० सिट पाएको छ ।

प्रतिष्ठानले मेडिकल कलेज सञ्चालनमा ल्याएसँगै रेक्टर र डीनको नियुक्ति गर्न लागेको छ । रेक्टरको दौडमा रहेकाहरु मध्ये डा.पण्डित स्वच्छ छविका पेशाप्रति निष्ठावान मानिन्छ ।

रेक्टरका लागि चाहिने आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेका डा.पण्डितलाई अब्बल मानिएको छ । प्रतिष्ठानको उपकुलपति डा.अंकुर साह र रिजिष्ट्रारमा प्राध्यापक

लागो सेवा मुजेलियास्थित अस्पतालबाट र प्रादेशिक अस्पतालबाट जेनरल सेवा उपलब्ध गराउँदै आएको छ । मधेश प्रदेश सरकारकोपूर्ण स्वामित्वमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नातकोत्तरको अध्यापन गराइरहेको छ ।

योग्यता पुगेका दश, अनुभवीलाई मात्र नियुक्ति गरिने प्रदेश सरकारले जनाएको छ । सरकारले मधेशको गौरवको योजनामा राखेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ ।

रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दबाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाव दिन थालिएको बताइन्छ ।

रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दबाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाव दिन थालिएको बताइन्छ ।

रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दबाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाव दिन थालिएको बताइन्छ ।

रेक्टरका लागि चाहिने आवश्यक सम्पूर्ण मापदण्ड पूरा गरेका डा.पण्डितलाई अब्बल मानिएको छ । प्रतिष्ठानको उपकुलपति डा.अंकुर साह र रिजिष्ट्रारमा प्राध्यापक

लागो सेवा मुजेलियास्थित अस्पतालबाट र प्रादेशिक अस्पतालबाट जेनरल सेवा उपलब्ध गराउँदै आएको छ । मधेश प्रदेश सरकारकोपूर्ण स्वामित्वमा रहेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले हाल जनरल सर्जरी, गाइनो र इन्टरनल मेडिसिनमा स्नातकोत्तरको अध्यापन गराइरहेको छ ।

योग्यता पुगेका दश, अनुभवीलाई मात्र नियुक्ति गरिने प्रदेश सरकारले जनाएको छ । सरकारले मधेशको गौरवको योजनामा राखेको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो समयमै ठूलो उपलब्धि प्राप्त गरेको दाबी गर्दै आएको छ ।

रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दबाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाव दिन थालिएको बताइन्छ ।

रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दबाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाव दिन थालिएको बताइन्छ ।

रेक्टर र डीनको नियुक्ति भएपछि एमबीबीएसको अध्यापनमा सहज हुने बताइएको छ । सरकारमाथि दुवै पदमा बहाली गर्न चर्को दबाव बढेको बेला केही व्यक्तिले अनावश्यक दबाव दिन थालिएको बताइन्छ ।

## पशुपति गौशाला धर्मशाला विवादमा

# काठमाण्डु महानगर स्वामित्व लिन आक्रामक, मारवाडी बचाउमा

टुडे समाचारदाता

काठमाण्डु । संघीय राजधानी पशुपति गौशाला धर्मशालाको सञ्चालन सम्बन्धी विवादको कारण तनाव उत्पन्न भएको छ ।

पशुपति विकास कोषले धर्मशाला सञ्चालनका लागि काठमाण्डु महानगर पालिकासँग करार गरेको छ । महानगरपालिकाका प्रहरीले धर्मशालाको मुख्य प्रवेशद्वारमा काठमाण्डु महानगरपालिकाद्वारा सञ्चालित गौशाला धर्मशालाको बोर्ड लगाएको छ ।

काठमाण्डु जिल्ला अदालतको फैसलापछि पशुपति विकास कोषले करार रद्द भएको बताउँदै महानगरपालिकासित गौशाला धर्मशाला सञ्चालनको करार गरिएको दाबी गर्दै आएको छ ।

तर मारवाडी समुदायले अदालतको पूर्ण फैसला नआएसम्म महानगरपालिकाले हस्तक्षेप गर्न नहुने बताउँदै आएको छ । पशुपतिनाथको स्वामित्वको गौशाला धर्मशाला खाली गराउन बुधवार भएको काठमाण्डु महानगर प्रहरीको टोली रित्तो हात फर्किएको छ ।

नेपाल प्रहरीले महानगरको प्रहरीलाई धर्मशालाभित्र पस्न नदिइएपछि उनीहरू महानगरको साइन बोर्ड लगाएर फर्किएका हुन् ।

काठमाण्डु महानगरपालिका र मारवाडी सेवा समिति आमनेसामने भएपछि गौशाला धर्मशालाको सुरक्षार्थ भारी संख्यामा नेपाल प्रहरी तैनाथ गरिएको छ । तनाव उत्पन्न भएदेखि नै गौशाला धर्मशालाको सेवा ठप्प भएको छ । बाहिरका सट्टरहरू बन्द छन् । भित्र कोठामा बस्ने आगन्तुकहरूलाई खाली गराइएको छ ।

पशुपति गौशाला धर्मशालामा बासको सुविधा लिनेमा अधिकारशत्रु तराई मधेशका वासिन्दाहरू रहेका छन् । लामो समय सस्तोमा बास र भोजनको सुविधा



उपलब्ध हुने गौशाला धर्मशालामा तराई मधेशका वासिन्दाहरू बस्ने गरेका छन् । त्यहाँबाट काठमाण्डुको प्रायःहरेक स्थानमा जाने सवारी साधन सहजै उपलब्ध गरेको छ ।

विदेशिने अथवा वैदेशिक रोजगारबाट फर्किनेहरू गौशालामा बस्ने गरेका छन् । पशुपतिनाथको दर्शन गर्न र विमान स्थल पुग्न गौशाला धर्मशाला नजिकको वासस्थान छ । पर्याप्त कोठा र फराकिलो पार्किंग सुविधा भएको गौशाला धर्मशाला बन्द भएपछि दिनहुँ सयौंको संख्यामा मानिसहरू महंगा होटेलहरूमा बस्न बाध्य भएका छन् ।

गौशाला धर्मशालालाई मारवाडी सेवा समितिलाई नै सञ्चालनको जिम्मेवारी दिनुपर्ने माग गर्दै विभिन्न जिल्लाहरूबाट सरकारमाथि दबाव दिन थालिएको छ ।

मारवाडी सेवा समिति जनकपुरधामले बुधवार धनुषाकाप्रमुखजिल्लाअधिकारीरामुराजकडरियामार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाएको छ । समितिका अध्यक्ष

निर्मल कुमार चौधरीको नेतृत्वमा समितिका पदाधिकारी लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूको सहभागिता रहेको थियो । समितिले बुझाएको ज्ञापनपत्रमा ८४ वर्ष पूर्व तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशमशेरले मारवाडीलाई उक्त जग्गा सेवा सञ्चालनका लागि उपलब्ध गराइएको थियो ।

२०६० साल जेठ १२ गते मारवाडी सेवा समितिले पशुपति विकास कोषसित पनि गौशाला धर्मशाला सञ्चालन सम्बन्धमा सम्झौता गरेको थियो । तर कोषले एकतर्फी रूपमा सम्झौता खारेज गरिदिएको छ । कोषको निर्णयपछि समितिले जिल्ला अदालत काठमाण्डुमा दिएको मुद्दामा वादीको दाबी नपुग्ने आदेश भएको हो । घटस्थापनाको अघिल्लो दिन अदालतको आदेश आएपछि कोजाग्रत पुर्णिमासम्म अदालत बन्द भएको उल्लेख गर्दै मारवाडी सेवा समिति जनकपुरधामका अध्यक्ष चौधरीले बुझाएको ज्ञापन पत्रमा अगाडि भनिएको छ, अदालतको फैसलाको पूर्ण पाठ नआउँदै

कोषले महानगरपालिकासित करार गरी गौशाला धर्मशाला सञ्चालनको जिम्मा दिनु बर्दानियतपूर्ण रहेको छ ।

गौशाला धर्मशालाबाट कयौं मानवीय सेवा निःशुल्क रूपमा सञ्चालन हुँदै आएको र गौशाला धर्मशालाको आय कुनै मारवाडी व्यक्तिगत अथवा संस्थागत रूपमा नलिएको चौधरीले दाबी गरेका छन् । सहमति अनुसार मोहोले तिरुपुर्ण सम्पूर्ण कुतबाली समितिले तिरुकाले कोषले सम्झौता बन्द गर्न गरेको एकतर्फी निर्णय पूर्वाग्रही रहेको चौधरीले आरोप लगाएका छन् ।

सो ज्ञापनपत्रमा विभिन्न ४३ वटा समाजिक, धार्मिक, जातिय संघसंस्थाका अध्यक्ष र प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । उनीहरूले मारवाडी सेवा समिति काठमाण्डुमा महानगरपालिकाले गरिरहेको हस्तक्षेप तत्काल रोक्नु पर्ने माग गरेका छन् ।

जिल्ला अदालतको फैसलाको पूर्ण पाठ आएपछि उच्च अदालतमा मुद्दा गर्ने म्याद कायमै रहेको अवस्थामा पशुपति विकास कोष र काठमाण्डु महानगरपालिकाले गरेको हस्तक्षेपलाई सरकारले तत्काल रोक्नु पर्ने माग ज्ञापन पत्रमा गरिएको छ ।

देशभरि रहेका मारवाडी समुदाय सम्बद्ध संघसंस्थाहरूले गौशाला धर्मशालाको सञ्चालन मारवाडी सेवा समिति मार्फत नै गर्न हुन सरकारसँग माग गरिरहेका छन् । उनीहरूले काठमाण्डु महानगरपालिकाको मेयर बालेन साहलाई अगाडि सरिरै द्बन्द निम्त्याउने दुष्प्रयास गरिएको अध्यक्ष चौधरीले बताए ।

'सेवा, सुविधामा गुनासो भए त्यसलाई सुधार गर्न कोष लगायतले सुभाष दिने हो' उनले भने, मुनाफा रहित संस्थालाई पशुपति विकास कोषलेपनि सहयोग गर्नुपर्छ ।

मधेश प्रदेशको राजधानी सांस्कृतिक नगरी  
जनकपुरधाम स्थित होटल

ANJANI SUITE

विशेषताहरू

- लक्जरीरुमहरू
- ठूलो पार्किङ
- जनकपुरधामको रमणीय दृश्य देखिने रुफटप रेष्टुरेन्ट
- EV चार्जिङ स्टेशनको व्यवस्था
- मल्टीक्युजन रेष्टुरेन्ट, पार्टी हल, कन्फेन्स हल
- विमानस्थलबाट पिकअप एण्ड ड्रपको व्यवस्था

सम्पर्क  
८८५४०३०५०२, ८८५४०२७५८९  
हनुमान मार्ग, कपालमोचनी सर, जनकपुरधाम-८, धनुषा

हार्दिक शुभकामना

हिन्दुहरूको महान पर्व शुभ दिपावली तथा धठ पर्वको सुखद अवसरमा सम्पूर्ण प्रदेशवासी तथा देशवासीहरूमा सुख समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । यस पर्वले समाजिक सदभाव तथा भाईचारालाई थप सुमधुर तुल्याउन प्रेरणा प्रदान गरोस भनि कामना गर्दछौं । चाडपर्वलाई विकृती र विसंगतिरहित सौहार्दपूर्ण वातावरणमा मनाउनु हुन हार्दिक अनुरोध गर्दछौं ।

नोट : प्रदेश जनस्वास्थ्य प्रयोगशालाबाट सहूलियत शुल्कमा विश्वसनीय सेवा सहित विभिन्न ल्याब टेस्टहरू भइरहेकोले सो को लाभ उठाउनु हुन सम्पूर्ण प्रदेशवासीमा हार्दिक अनुरोध गर्दछौं ।

कुमार मृत्युञ्जय प्रसाद  
निर्देशक

प्रदेश जनस्वास्थ्य प्रयोगशाला, मधेश प्रदेश, जनकपुरधाम





रक्तदान जीवन दान मूल नाराका साथमा राष्ट्रिय स्वतन्त्र युवा मंचद्वारा आयोजित पहिलो वार्षिकोत्सव उपलक्ष्यमा रक्तदान कार्यक्रम।

तस्विर : टुडे

# राससले मैथिली र नेपाल भाषामा शुभारम्भ गरेकामा स्वागत

जनकपुरधाम। राष्ट्रिय समाचार समिति (रासस)ले मङ्गलबारदेखि मैथिली र नेपाल भाषाको समाचार सेवाको परीक्षण शुभारम्भ गरेकामा जिल्लास्थित विभिन्न सङ्घसंस्थाले स्वागत गरेका छन्। मुलुकमै नेपाली भाषापरिचय बढी बोलिने मैथिली भाषामा राससले समाचार सेवा सुरु गरेपछि मधेश प्रदेशमा खुसियाली व्यक्त गरिएको छ। विसं २०८० माघमा अवधी भाषामा समाचार सेवा थालनी गरेको राससले सोमबारदेखि परीक्षणका रूपमा मैथिली र नेपाल भाषामा समेत समाचार सम्प्रेषण गर्न थालेको छ।

यसै सन्दर्भमा मधेश प्रदेशको राजधानी जनकपुरधामस्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले राससको यस ऐतिहासिक कार्यको स्वागत गरेको छ। परिषद्का महासचिव शैलेन्द्र मल्लिकले राससको यस कार्यको स्वागत गर्दै मैथिली भाषा र संस्कृतिको विकासमा राससले थप सेवा शुभारम्भ गरेपछि सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। त्यसैगरी, मैथिली विकास कोषका अध्यक्ष जीवननाथ चौधरीले आफ्नो सेवा आरम्भ गरेको ६३



वर्षको अवधिमा नयाँ इतिहास रच रासस सफल भएको धारणा व्यक्त गर्नुभयो। उहाँले यस ऐतिहासिक निर्णयले समावेशी लोकतन्त्रको परेदार बन्न रासस कोसेढुङ्गा साबित हुने बताउनुभयो। राजविराजस्थित मैथिली साहित्य परिषद्का अध्यक्ष अवधेशकुमार भाले राससको यो सार्थक प्रयास मैथिली भाषा संरक्षण अभियानका लागि महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। मैथिली भाषाका प्राध्यापक तथा वरिष्ठ पत्रकार श्यामसुन्दर शशीले राससको यस ऐतिहासिक कदमलाई स्वागत गर्दै राससबाट उत्पादित समाचार प्रयोग गरी राससलाई सफल बनाउन सबैसँग

आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, "राससको यस प्रयासलाई सफल बनाउन सम्बद्ध सबै सञ्चार माध्यमले मैथिली भाषाको समाचार प्रकाशन र प्रसारण गर्न आवश्यक छ।" मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडौले मैथिली भाषामा समाचार सम्प्रेषण गरेर रासस नेपालका सबै जातजाति तथा भाषाभाषीको प्रतिनिधित्व हुने साभामा समाचार संस्थाका रूपमा आफूलाई अब्बल साबित गर्न सफल भएको बताउनुभयो। यसैगरी, नेवा: दयू दबू, केन्द्रीय समितिले विज्ञापित जारी गर्दै राससले नेपाल र मैथिली भाषामा समाचार सम्प्रेषण गरेर आफूलाई अब्बल साबित गरेको जनाएको छ। रासस

## वाष्प इन्जिन संरक्षण गर्न सङ्ग्रहालय बनाइने



जनकपुरधाम। नयाँ रेल आपूर्ति नेपाल रेल्वे कम्पनीसँग रहेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जा के होला भन्ने चासो बढेको छ। जर्मनीमा निर्माण गरिएको उक्त जनकपुर रेल्वेको दुई सय वर्ष पुरानो स्टिम इन्जिन र पार्टपुर्जासहितको सङ्ग्रहालय बनाउन पहल गरिने भएको छ।

नेपालको एक मात्र नेपाल रेल्वे कम्पनीसँग विश्वमा लोप भएका कतिपय महत्वपूर्ण एवं दुर्लभ वाष्प इन्जिनहरू संरक्षणको पर्खाइमा रहेका छन्।

धनुषाको जनकनन्दिनी गाउँपालिका-२ खजुरीस्थित नेपाल रेल्वे कम्पनी लिमिटेडको पुरानो कारखाना (मर्मत केन्द्र) मा खिया लागेर समाप्त हुने क्रममा रहेका इन्जिनहरूको संरक्षण गर्नुपर्ने आवाज उठ्ने गरे पनि तिनको संरक्षण भने हुन सकेको छैन।

यसैबीच मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ऐतिहासिक एवं दुर्लभ रहेका वाष्प इन्जिनहरू भएको धनुषाको खजुरीस्थित रेल्वे कारखानाको

हालै निरीक्षण गर्नुभयो। दुर्लभ इन्जिनहरूलाई सङ्ग्रहालयमा राख्ने विषयमा सञ्जीव सरकारसँग छलफल गर्ने बताउनुभयो। रेल्वेको इतिहास तथा वर्तमानका विषयमा अध्ययन गर्न चाहनेका लागि नेपाल रेल्वेसँग रहेको दुर्लभ इन्जिन महत्वपूर्ण हुनुका साथै यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।

"दुर्लभ कोइला इन्जिनहरू बेलायती सरकारको पालादेखि का हुन्। ती इन्जिनहरूलाई प्रदर्शनीमा राख्न सके पर्यटकलाई आकर्षित गर्न सकिन्छ", मुख्यमन्त्री सिंहले भन्नुभयो।

पूर्व प्राध्यापक एवं अर्थशास्त्री डा सुरेन्द्र लाभका अनुसार मिथिलामा आउने पर्यटकहरू र यहाँका भावी सन्ततीहरूका लागि पुराना कोइला तथा डिजेल इन्जिनहरूको संरक्षण आवश्यक छ।

जनकपुर रेल्वेको आफ्नै इतिहास रहेकाले नयाँ पुस्तालाई जानकारी गराउन यसको संरक्षण आवश्यक रहेको उहाँको भनाइ छ। "विगतमा कुन रूपमा

नेपालको रेलको विकास भएको हो। त्यसको अध्ययनमा समेत सघाउ पुग्छ", उहाँले भन्नुभयो।

तत्कालीन समयमा भारतमा आफ्नो प्रत्यक्ष शासन गरेको बेलायतले निर्माण गरेको रेल्वे २०६९ सालदेखि पूर्ण रूपमा बन्द रहेको थियो। जयनगर जनकपुरदेखि विजलपुरासम्म चलेको नेरोगेज रेलको इन्जिनलागतको अन्य भौतिक संरचनालाई सङ्ग्रहालय बनाउन आवश्यक भएको डा लाभले बताउनुभयो। नेपाल रेल्वेको कारखानामा थन्काइएका ब्रम्हा, विष्णु, राम, सीता, गोरखनाथ, पशुपतिनाथ, महावीरलागतका नाम दिइएका इन्जिनहरू संरक्षणको पर्खाइमा छन्।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन भालेले सञ्जीव सरकारसँग नेपाल रेल्वे कम्पनीले रु ४५ करोड माग गरेकामा रु २१ करोड मात्र दिन तयार भएको तर त्यति खर्चमा सङ्ग्रहालय बनाउन नसकिने भएकोले तत्काल रेलका पुराना इन्जिनहरूको संरक्षण गर्न आवश्यक भएको उहाँले बताउनुभयो। रासस

राजविराज। यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरूको व्यवसाय चौपट भएको छ। भारदहमा मात्रै बाढीले पाँच सय बिघामा लगाएको केराखेती नष्ट गरेको थियो।

बाढीले फलेको केरा खेतमै डुबुका साथै ढलेर नष्ट भएको थियो। यसबाट व्यावसायिक रूपमा केराखेती गर्दै आएका किसान मर्कामा परेका छन्। बिक्री गर्ने समयमा आएको बाढीका कारण केराखेती गर्ने किसानलाई लाखौं रुपैयाँको घाटा भएको छ। हनुमाननगर कञ्चालिनी नगरपालिका-१ भलुवाका विलक्षण खंग १० कठ्ठा लगाएको केराखेती कोसी नदीको बाढीले नष्ट गरेपछि लाखौं रुपैयाँको घाटा बेहोर्नुपरेको बताउनुहुन्छ।

उहाँले भन्नुभयो, "मैले १० कठ्ठा जमिनमा करिब दुई सयजति केराका बोट लगाएको थिए, बाढीका कारण त्यो अहिले खेतमै सुकिरहेको छ।" खंगले केराखेतीबाट गरेको आम्दानीकै भरमा नौ जनाको परिवार पाल्दै आउनुभएको थियो। केरा बेच्न तयार भएको समयमा आएको बाढीले सखाप पारेपछि अब अन्य विकल्प सोच्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ।

खंगले दसैँ, तिहार तथा छठ पर्वमा गत वर्ष भैँ यस वर्ष पनि ठेलामा लिएर सप्तरीको कञ्चनपुर, रुपनगर हनुमाननगर र भारदह बजारमा बेचेर मनय आम्दानी गर्ने योजना बनाउनुभएको थियो।

"बाढीले योजना भत्ताइदियो", उहाँले भन्नुभयो। फलेको केराको बोट खेतमै ढलेपछि पानीमै कुहिएको उहाँले बताउनुभयो।

सोही ठाउँका किसान शोभानन्द यादवले पनि सात बिघामा केराखेती लगाउनुभएको थियो। उहाँको पनि सबै केराका बोट बाढीका कारण नष्ट भएका छन्। उहाँ भन्नुहुन्छ, "सरकारले राहत तथा क्षतिपूर्तिको व्यवस्था नगरे त यहाँका किसान



पलायन हुनुपर्ने अवस्था छ।" बैंकबाट ऋण काटेर केराखेतीमा हात हालेकाले ब्याज र लगानी उठाउन समस्या भएको उहाँको भनाइ छ।

हनुमाननगर कञ्चालिनी-१ कोसी

मठावतीप्रसाद मण्डलको अवस्था पनि

रामदेवको जस्तै भएको छ। "दश कठ्ठा लगाएको केराखेती सब सखाप भयो,

यो वर्ष दसैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्ने मुश्किल भयो", उहाँले पीडा सुनाउनुभयो।

पलारमा लगाएको केराखेती बाढीले सखाप भएको छ। यहाँ एक सय पाँच किसानले जग्गा भाडामा लिएर केराखेती गर्दैआएका थिए। हनुमाननगर कञ्चालिनी-२ सकरदहीका दिनेशकुमार राउतले मात्रै कोसी नदीको किनारमा १० बिघामा केराखेती

गर्नुभएको थियो। सबै नष्ट भएपछि उहाँ अहिले चिन्तामा हुनुहुन्छ। "दसैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दसैँ सुरु हुनु आगाडि नै दसा लाग्यो", राउतले भन्नुभयो। "केराखेतीकै

गर्नुभएको थियो। सबै नष्ट भएपछि उहाँ अहिले चिन्तामा हुनुहुन्छ। "दसैँ, तिहार र छठमा केरा बिक्री गरेर पर्याप्त आम्दानी गर्ने सोचमा थिए, दसैँ सुरु हुनु आगाडि नै दसा लाग्यो", राउतले भन्नुभयो। "केराखेतीकै

आम्दानीले छोराछोरी पढाउने तथा घरखर्च चलाउने योजना थियो, बाढीले सब चौपट बनायो।" केराखेतीमा पसेको बाढी सुकेपनि केराका घरी यत्रतत्र छरिएर खेतमै रहेका छन्।

भारदह-१ की आशाकुमारी मण्डलले

१५ कठ्ठामा केराखेती गर्नुभएको थियो। बाढीले त्यो सब नष्ट पारिदिएको छ। उहाँका सात दिदीबहिनी मिलेर केराखेती गर्नुभएको थियो। केराखेती नष्ट भएपछि लगानी दुबेको उहाँले बताउनुभयो। केराखेतीकै आम्दानीले गुजारा गर्दै आएकाको बाढीले केरा नष्ट गरेपछि परिवार पाल्न समस्या भएको मण्डल बताउनुहुन्छ। "खेत रु ३० हजारका दरले भाडामा लिएर केरा लगायौं। केरा नष्ट भएपछि भाडा तिनै अवस्थामसमेत रहने", उहाँले भन्नुभयो। घरछेउमै दसैँमा कञ्चालिनी भगवती मन्दिरमा लामे मेलामा केरा बेचेर आम्दानी गर्ने मण्डलको इच्छा बाढीका कारण पूरा हुन पाएन।

बाढीका कारण भारदह-१ भलुवाका रामदेव मण्डलले ५० कठ्ठा जग्गामा लगाउनुभएको केराखेती नष्ट भएको छ। केराखेती सबै कोसीको बाढीले बगाइदिएपछि उहाँ साहुँको ऋण कसरी तिर्ने भन्ने चिन्तामा हुनुहुन्छ। भगवतीप्रसाद मण्डलको अवस्था पनि रामदेवको जस्तै भएको छ। "दश कठ्ठा लगाएको केराखेती सब सखाप भयो, यो वर्ष दसैँ जस्तै तिहार र छठ पर्व पनि राम्रोसँग मनाउन नसकिने भयो, घरखर्च टार्ने मुश्किल भयो", उहाँले पीडा सुनाउनुभयो।

केरा बिक्री गरेर मनय आम्दानी गर्दैआउनुभएका इन्द्रदेव लोगी वैकल्पिक उपायको खोजीमा हुनुहुन्छ। लगाएको केराखेती नष्ट हुँदा घर खर्च चलाउन समस्या भएको भलुवाका रामचन्द्र ठाकुर बताउनुहुन्छ।


एक बिघा क्षेत्रफलमा केराखेती गर्न एकपटकमा रु दुई लाखभन्दा बढी खर्च हुने गरेको उहाँको भनाइ छ। बाढीले लाखौंको क्षति भएपछि यहाँका किसानको केराखेतीतर्फ आकर्षण घट्ने भएको छ। किसानले हालसम्म कुनै निकायबाट पनि राहत नपाएको गुनासो गरेका छन्। यसअघि गत वैशाखमा हावाहुरी आउँदा पनि केरा ढलेर किसानले ठूलो क्षति बेहोर्नुपरेको थियो। रासस

## प्रहरीको समर्पणभाव प्रेरणाको स्रोत: मुख्यमन्त्री कँडेल

काँक्रेविहार। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताको सुरक्षा र मुलुकमा देशपरेका विषम परिस्थितिसँग समाउन गर्न नेपाल प्रहरी उच्च मनोबलका साथ खटिँदै आएको बताउनुभएको छ।

६९औँ प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नागरिकको सुरक्षा सुनिश्चित गर्न आफ्नो व्यक्तित्व र पारिवारिक दायित्वलाई धाती राखी देश र जनताको सुरक्षामा तैनाथ प्रहरीको समर्पणभाव सबैको प्रेरणाको स्रोत रहेको छ भन्नुभयो।

उहाँले भन्नुभयो, "अपराध नियन्त्रण र अपसुस्थानका क्षेत्रमा नेपाल प्रहरीले विश्वस्तसमा प्राप्त गरेको ख्याति हामी नेपाली र हाम्रो राष्ट्र नेपालका लागि पूँजी रहेको छ। सीमित साधन र क्षेत्र बाबजुद यो पूँजी निर्माणमा राज्यले सुपेको



जिम्मेवारीलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा नेपाल प्रहरीले देखाएको कर्मकुशलताका लागि सिन्धुप्रहरी सङ्गठनलाई म धन्यवाद दिन चाहन्छु।" मुलुकको विकास, समृद्धि र सुशासनका लागि आन्तरिक सुरक्षा व्यवस्था सुदृढ हुनु अत्यन्त जरुरी रहेको चर्चा गर्दै उहाँले आन्तरिक सुरक्षा व्यवस्थाको मियोका रूपमा रहेको प्रहरीको भूमिका अहं हुन्छ भन्नुभयो। रासस

## दसैँमा दुई लाख ३७ हजारले गरे हवाई यात्रा

काठमाण्डु। बडादसैँको पाँच दिनको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल दुई लाख ३७ हजारले हवाई यात्रा गरेका छन्। विमानस्थल कार्यालयको तथ्याङ्क अनुसार दसैँको फुलपाती देखि पूर्णिमाको अघिल्लो दिनसम्म अर्थात् असोज २४ गतेदेखि २८ गतेसम्म आन्तरिकतर्फ एक लाख ६० हजार नौ सय १० र अन्तर्राष्ट्रियतर्फ ७८ हजार पाँच सय १२ जनाले हवाई यात्रा गरेका हुन्। विमानस्थलका प्रवक्ता रिज्जी शेर्पाका अनुसार दसैँको सात दिन अर्थात् असोज २४ गते फुलपातीदेखि पूर्णिमाको अघिल्लो दिन (असोज ३० गते) सम्म आन्तरिकतर्फ दुई हजार एक सय ५९ र अन्तर्राष्ट्रियतर्फ सात सय ८१ गरी कुल दुई हजार नौ सय ४० उडान

भएका छन्। यो दुईतर्फ उडानको सत्र, या हो। दसैँको दुई दिन अर्थात् असोज २४ गते फुलपाती र असोज २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका थिए। असोज १३ गतेदेखि असोज २८ गतेसम्म कुल चार लाख २७ हजार नौ सय ४६ जनाले हवाई यात्रा गरेका विमानस्थलले जनाएको छ। यसमा आन्तरिकतर्फ दुई लाख २३ हजार आठ सय ४७ र अन्तर्राष्ट्रियतर्फ दुई लाख ४० हजार ९९ जनाले यात्रा गरेका छन्। यसैगरी असोज १३ गतेदेखि असोज २८ गतेसम्म आन्तरिकतर्फ पाँच हजार एक सय आठ र अन्तर्राष्ट्रियतर्फ एक हजार सात सय ४४ गरी कुल ६ हजार आठ सय ५२ उडान सञ्चालन

भएको विमानस्थलको तथ्याङ्कमा उल्लेख छ। यसअघि यही असोज १४ गते एकीकृत आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए। ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाई यात्रा गरेका थिए। यही असोज ११ र १२ गतेको अतिरिक्त वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढी पहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानको चाप बढेको थियो। अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवनमा यात्रुको खचाखच भीडभाड थियो। अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ। रासस

## शैक्षिक सत्र २०८१/०८२ मा डिप्लोमा/प्रमाणपत्र तहको पूर्ण शुल्कीय तर्फ पुनः प्रवेश परीक्षाको लागि आवेदन फाराम गर्ने सम्बन्धी जरुरी सूचना

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट संचालन गरिने डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी (CMLT) तहका तर्पिसल बर्माजिमका शैक्षिक कार्यक्रममा शैक्षिक सत्र २०८१/०८२ मा परिषद्बाट संचालन सम्बन्धन/स्वीकृती पाएका नीजि स्तरमा संचालित शिक्षालयको परिषद् परीक्षा नियन्त्रण कार्यालयद्वारा जारी गरिएको 'डिप्लोमा गर्ना सम्बन्धि निर्देशिका २०८१' बर्माजिम पूर्ण शुल्कीय तर्फ डिप्लोमा इन मेडिकल ल्याब टेक्नोलोजी कार्यक्रममा विद्यार्थी छनौट गर्न योग्यता पुगेका विद्यार्थीहरूबाट तल उल्लेखित अनुसार रितपूर्वक आवेदन फाराम भर्न/भराउनु हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

(१) फाराम गर्ने तथ्या बुझाउने मिति :- २०८१ कार्तिक ०१ गते विहीबार देखि २०८१ कार्तिक २० गते मंगलबार सम्म।

(२) परीक्षा संचालन मिति :- २०८१ कार्तिक २७ गते मंगलबार।

(३) फाराम पाउने र बुझाउने स्थान :- रामजानकी टेक्निकल इन्स्टिच्युट प्रा.लि., जनकपुरधाम-४

(४) सम्पर्क नं. :- ९८४४०२०८८८, ९८४४०९९९२५

**रामजानकी टेक्निकल इन्स्टिच्युट प्रा.लि.**  
जनकपुरधाम-४



## समाजको विविधतालाई बचाई राख्न भाषागत समाचार जरूरी छः मन्त्री गुरुङ



काठमाण्डु । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समाजको विविधतालाई बचाई राख्न भाषाभाषीको समाचार जरूरी भएको बताउनुभएको छ ।

नेपाल टेलिभिजनको 'नेपालभाषा समाचार प्रसारण' बुधबार शुभारम्भ गर्दै मन्त्री गुरुङले मुलुकको विविधतालाई संरक्षण गर्न विविध भाषामा समाचार दिनुपर्ने जरूरी भएको बताउनुभयो । "नेपाल विविधतायुक्त समाज भएको राष्ट्र हो, यहाँ धेरै विविधता छन्, धेरै विविधता भएको इन्डियाको समाजलाई संरक्षण गर्नुपर्छ", मन्त्री गुरुङले भन्नुभयो, "राज्यको सबै निकाममा समाजको चित्रअनुसार समेटनुपर्ने जरूरी छ ।"

मन्त्री गुरुङले नेपाल टेलिभिजनले विविधताभित्र एकताको खोजी गर्नुपर्ने र विगतमा बहिष्करणमा परेका समुदायलाई ध्यानमा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो । "नेपाल टेलिभिजन राज्यको हो, यस्मा राज्य भन्नुपर्छ", उहाँले भन्नुभयो, "काठमाडौंमा नेपाल भाषा बोल्ने धेरै हुनुहुन्छ, यही भाषामा समाचार सुन्न र हेर्न पाउंछा उहाँहरूलाई गर्व लाग्छ, यो नेपाल टेलिभिजनको गौरवपूर्ण काम हो ।" राससले मङ्गलबार नेपाल भाषाको समाचार सेवा प्रारम्भ गरेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपाल टेलिभिजन र रेडियो नेपालले आजदेखि सेवा प्रारम्भ गर्नु महत्वपूर्ण भएको तथा समाचार माध्यमले जनतामा आशा जगाउने किसिमको सामग्री उत्पादन र प्रसारण गर्नुपर्नेमा जोड दिनुभयो ।

राधिका अर्यालले सरकारको एक सय दिनको काममा नेपाल टेलिभिजनले गर्नुपर्ने एउटा महत्वपूर्ण काम समयमै गरेको र यसले नेपाल भाषा बोल्ने समुदायको भाषा मात्रै नभएर लिपिको समेत संरक्षण हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल टेलिभिजनका अध्यक्ष समीरजङ्ग शाहले श्रोतसाधनको अभावका बावजुत पनि राज्यप्रतिको आफ्नो दायित्व पूरा गर्न सधैं तयार रहेको र नेपालको भाषा संरक्षण तथा संवर्द्धन गर्न नेपाल टेलिभिजन सधैं तयार रहेको बताउनुभयो ।

नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले राज्यको प्राथमिकता प्रवर्द्धन गर्न गत वर्षदेखि नै भाषाभाषीको समाचार प्रसारण गर्न काम सुरु गरेको र बागमती प्रदेशको दोस्रो टूलो भाषा 'नेपाल भाषा' बुधबारदेखि प्रारम्भ गरेको बताउनुभयो । नेपाल टेलिभिजनबाट बुधबार अपराह्न ४:३० बजे नेपाल भाषाको समाचार प्रसारण हुने बताइएको छ ।

नेपालको जनगणना २०७८ अनुसार नेपाल भाषा बोल्ने जनसंख्या आठ लाख ८३ हजार (तीन प्रतिशत) रहेको छ । नेपाल टेलिभिजनले गत वर्षदेखि तामाङ र गुरुङ भाषामा केन्द्रबाट समाचार प्रसारण गर्दै आएको छ । कार्यक्रममा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, राष्ट्रिय समाचार समिति (रासस) का कार्यकारी अध्यक्ष धर्मेश भण्डारी, गोरखापत्र संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीलगायत उपस्थित हुनुहुन्थ्यो । रासस

# प्रहरी समायोजन नहुँदा समस्या भयो : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई आफ्नो कार्य सम्पादन गर्न समस्या भएको बताउनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराद्वारा ६९औँ प्रहरी दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उहाँले प्रहरी समायोजन नहुँदाको यसको असर प्रदेश सरकारको काम कारवाहीमा पनि परेको छ भन्नुभयो ।

"गण्डकी प्रदेश सरकारले आफू मातहत नभए पनि प्रदेशभित्रका नागरिकको सुरक्षा, सेवा गरिरहेको सुरक्षाकर्मीलाई सहयोग गर्नेगरी कार्यक्रम र बजेट विनियोजन गरेको छ", उहाँले भन्नुभयो, "प्रहरीलाई मात्रै यस वर्ष कार्यान्वयन हुने प्रहरी चौकीहरू निर्माण, तालिम केन्द्रको संरचना, प्रहरी अस्पतालको भौतिक संरचना निर्माण सिर्सिटीभी जडान, घेराबार र चौकीहरूको भौतिक पूर्वाधारका योजनामा १३ करोड ९५ लाख बजेट विनियोजन गरिएको छ ।"

सुरक्षाकर्मीलाई साधन श्रोत सम्पन्न बनाउन, आधुनिक प्रविधिसँग दक्ष बनाउन राज्यले अहिले भइरहेको भन्दा लगानी बढाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । गत वर्ष कार्यक्रम ढिला गरी स्वीकृत हुँदा कार्यान्वयनमा समस्या भएको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले यस वर्ष केन्द्रको अर्थ र गृह मन्त्रालयबाट स्वीकृत भई प्रदेशको अर्थ मन्त्रालयले पनि स्वीकृत प्रदान गरिसकेका कारण कार्यक्रम कार्यान्वयनको चरणमा अघि बढेको छ भन्नुभयो ।

भौतिक पूर्वाधारलगायत योजनामा गत वर्ष प्रहरीका लागि प्रदेश सरकारले १६ करोड विनियोजन गरेको बताउँदै उहाँले सीमित साधन श्रोत र प्रदेश सरकारको बजेट नै गत वर्षभन्दा घटेकाले यस वर्ष केही कम भए पनि प्राथमिकताका आधारमा प्रहरीको माग अनुसारकै बजेट विनियोजन गर्दै आएको बताउनुभयो । खोज तथा उद्धारमा प्रयोग हुने विपद् सामग्री हस्तान्तरण, तालिम, अभ्यास, सचेतनामूलक कार्यक्रम, लागुऔषध दुर्व्यसनी न्यूनीकरणका कार्यक्रम प्रदेश सरकारको सहयोगमा सञ्चालन हुँदै आएको बताउँदै उहाँले यसबाट केही हदसम्म प्रहरीहरूको



मनोबल उच्च राख्न र सञ्चालनलाई चलायमान बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको बताउनुभयो ।

प्रहरीलाई राज्य र आम नागरिकलाई शान्तिसुरक्षा दिनुपर्ने गहन जिम्मेवारी रहेका कारण सुरक्षाकर्मीसँग नागरिकको अपेक्षा धेरै रहेको भन्दै मुख्यमन्त्रीले भन्नुभयो, "प्रहरी कार्यलयमा आफ्ना पीरमर्का लिएर आउने सेवाग्राहीको गुनासो वा विवरण राम्रोसँग सुनिदिने र कार्यान्वयनमा जटिलता तथा भ्रष्टाचार पैदा नगर्ने, पटक-पटक कार्यालय धाइरहनुपर्ने वातावरणबाट मुक्ति दिने, नागरिकहरूसँग शिष्ट व्यवहार गर्ने, आपत्कालीन सहयोग गर्नेजस्ता मानवीय कार्यलाई प्राथमिकता दिँदै अघि बढ्न सकेमा प्रहरीबाट नागरिकमा अर्भे प्रभावकारी सेवा पुग्ने देखिन्छ ।"

देशमा शान्तिसुरक्षा कायम राख्ने सवालमा मात्र नभई विपत्का समयमा पनि नेपालमा सुरक्षा संयन्त्रहरूले निर्वाह गर्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । हरेक विपद्का समयमा राज्यको पहिलो उपस्थितीको प्रतिनिधित्व सुरक्षाकर्मीले गर्दै आएको भन्दै उहाँले प्रहरी दिवस आम नागरिकको दिवस बन्नसके कामना गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी प्रमुख प्रनामनि दुर्गा सिंहले कर्तव्य पुरायता र जिम्मेवारितालाई आत्मसात् गर्दै प्रहरी सञ्चालन देश र जनताको सुरक्षार्थ निरन्तर खटिरहेको बताउनुभयो । जनमुखी, पारदर्शी

## जनताको पहिलो सरकार बर्दिबाला प्रहरी: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्की जनताका पहिलो सरकार बर्दी लगाएको प्रहरी भएकाले जनतालाई निराश बनाउने काम प्रहरीले गर्न नहुने बताउनुभएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले '६९औँ प्रहरी दिवसका-२०८१' का अवसरमा आयोजित विशेष कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उहाँले अपराधीलाई कानुनको दायराभित्र ल्याउनसके नेपाल प्रहरी अन्तरीष्ट्रियस्तरमा पनि ख्याति कमाएको प्रसन्न उल्लेख गर्नुभयो । उहाँले आफूलाई सबै र सक्षम साबित गर्न प्रहरी सञ्चालन समयानुकूल बनुपर्ने धारणा राख्नुभयो ।

उहाँले प्रहरी समायोजन भएमा कोशी प्रदेश प्रहरी सञ्चालनलाई दुई वर्षभित्र साधन र श्रोतले सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, "सङ्घीय सरकारले प्रहरी ऐन बनाएर छिँदै प्रदेश सरकारलाई प्रहरी समायोजन गर्नुपर्छ ।" सात दशक इतिहास बोकेको नेपाल प्रहरी अहिले पनि साधन र श्रोतले सम्पन्न हुन नसक्नु दुःखद विषय हो भन्दै सङ्घीयताको कार्यान्वयनसँगै प्रदेश सरकारले प्रहरी संरचना, सवारीमा टूलो लगानी गरेको जानकारी दिनुभयो ।

सूचना प्रविधिको विकाससँगै प्रहरीले पनि आफूलाई सोही स्तरमा परिवर्तन गर्नुपर्ने भन्दै मुख्यमन्त्री कार्कीले भन्नुभयो, "जनताको जीउधनको



सुरक्षा गरेर समाजमा सुशासन कायम गर्न प्रहरीको भूमिका महत्वपूर्ण छ ।" उहाँले प्रदेश सरकारले प्रहरीको माध्यमबाट शान्तिसुरक्षा, सुशासन र शासकीय पद्धति सुधार गर्न प्रयत्नशील छ भन्दै प्रहरीको विशिष्ट भूमिकाले नै जनता वर्तमान व्यवस्थाप्रति नतमस्तक छ भन्नुभयो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले नेपाल प्रहरीले शान्तिसुरक्षाका अतिरिक्त आपत्विपद् का घटनामा खेलेको भूमिकाको सराहना गर्नुभयो । उहाँले नेपाल प्रहरीको कार्यक्षमता, दक्षता र व्यवसायिकता सशक्त हुनुपर्ने भन्दै प्रदेश सरकारले प्रहरीका ५८ भवन, १४ प्रहरी भ्यान र सवारी मोटर साइकल वितरण गरेको जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका प्रमुख

र नागरिकमैत्री प्रहरी छवि कायम गराउनेमा निरन्तर लागि रहेको प्रहरी सञ्चालन सीमित साधन र श्रोतका बावजुद पनि क्रियाशील बनिरहेको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख मुकुन्द मरासिनीले राज्यको कानुन कार्यान्वयन गराउनेमा प्रहरी सञ्चालन निरन्तर लागि रहेको धारणा राख्नुभयो । कार्यक्रममा समाचार सम्प्रेषणमार्फत सहयोग पुऱ्याएवापत सञ्चारकर्मी रघुराज वाम्दे लगायत विभिन्न विधामा उत्कृष्ट प्रहरी कर्मचारी, शिक्षक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रहरी ब्यान्ड प्रस्तुत गरिएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी दिवसका अवसरमा दिनुभएको सन्देश प्रनामनि दुर्गा सिंहले पढेर सुनाउनुभएको थियो । रासस

नागेश कोइरालाले नेपाल प्रहरीले दबाव र प्रभावमा काम गर्न नहुने बताउनुभयो । कोशी प्रदेशका प्रमुख सचिव केदारनाथ शर्माले नेपाली जनताको मनमस्तिष्कमा बस्न सफल नेपाल प्रहरीको छवि उच्च रहेको स्पष्ट पार्नुभयो ।

वरिष्ठ प्रहरी उपरीक्षक जय सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक एवं समावेशन अधिकारी लालबहादुर दाहालले पनि बोल्नुभएको थियो । कार्यक्रममा महिला बालबालिकाका क्षेत्रमा उत्कृष्ट कार्य गर्ने ४ २५ राशिको पुरस्कार सुशीला श्रेष्ठ र ट्राफिक व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने ४ २५ राशिको पुरस्कार पाँचथरका वरिष्ठ प्रहरी सहायक निरीक्षक कुलबहादुर थापालाई प्रदान गरियो । रासस

## राष्ट्रियसभा अध्यक्ष र स्विस नेसनल काउन्सिलका अध्यक्षबीच भेटवार्ता

काठमाण्डु । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल र स्विसनेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ ।

अन्तर-व्यवस्थापिका सङ्घको महासभामा भाग लिन जेनेभा पुग्नुभएका अध्यक्ष दाहाल र स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिक नसबाउमरबीच भेटवार्ता भएको छ । उहाँहरूबीच द्विपक्षीय र आर्थिक सम्बन्ध, अन्तर्राष्ट्रिय मुद्दा, बहुपक्षीय सहयोगबारे छलफल भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । त्यस अवसरमा नेपालको शान्ति प्रक्रियामा स्विस सरकारबाट भएको सहयोगको स्मरण गर्दै उहाँहरूबीच विचार-विमर्श भएको थियो । सो अवसरमा अध्यक्ष दाहालले नेपालको द्रष्टव्य व्यवस्थापन र शान्ति प्रक्रियामा स्विस सरकारले महत्वपूर्ण सहयोग गरेको उल्लेख गर्दै नेपाली जनताका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।

संयुक्त राष्ट्रसङ्घ, आइपिएललगायत बहुपक्षीय मञ्चमा दुई देशका साभा धारणा, सहयोग र सहकार्यको चर्चा गर्दै अध्यक्ष दाहालले आगामी दिनमा पारस्परिक हित र मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा स्विट्जरल्यान्डसँग काम गर्न नेपाल सधैं तयार रहेको बताउनुभयो । प्रत्यक्ष लोकतन्त्र र सङ्घीयताको अभ्यासमा स्विट्जरल्यान्ड विश्वकै सफल उदाहरण भएको



चर्चा गर्दै उहाँले भन्नुभयो, "सङ्घीय गणतन्त्रका रूपमा भर्खरै अभ्यास गरिरहेको नेपाल स्विट्जरल्यान्डका असल अभ्यास बुझ्न र सिक्न प्रयासरत छ । हामी लोकतन्त्रको सुदृढीकरण र लोकतान्त्रिक संस्थालाई जनस्तरसम्म सुदृढ गर्न प्रयास गरिरहेका छौं ।"

राज्यको शासकीय संरचनामा सीमानाकृत वर्गको सहभागिता गराउन समावेशी सिद्धान्त लागू गरिरहेको उल्लेख गर्दै उहाँले सङ्घीय संसद् र प्रदेशसभामा ३३ प्रतिशत तथा स्थानीय तहमा ४१ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । "शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी हामी

सहयोगमा नेपाललाई प्राथमिकतामा राखी निरन्तरता दिनुभएकामा स्विस जनता र सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँले स्विस विकास सहयोगले नेपालको सामाजिक-आर्थिक विकासमा महत्वपूर्ण योगदान पुऱ्याएको छ ।"

स्विस नेसनल काउन्सिलका अध्यक्ष एरिकले नेपाल र स्विट्जरल्यान्डबीचको सम्बन्ध प्रगाढ रहेको चर्चा गर्दै आइपिएलको महासभामा सदस्यमा नेपाली समकक्षीलाई स्विट्जरल्यान्डमा भेट्दा आफूलाई खुसी लागेको बताउनुभएको संसद् सचिवालयले जनाएको छ । नेपालले शान्ति प्रक्रियालाई निष्कर्षमा पुऱ्याउन कानुन पारित गरेकामा बधाई दिँदै अध्यक्ष नसबाउमरले कानुन कार्यान्वयनमा लैजानका निम्ति आफूहरू आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । "शान्ति प्रक्रियालाई पूर्णता दिन आवश्यक कानुन पारित गर्नुभएकामा बधाई दिन चाहन्छु" उहाँले भन्नुभयो, "कानुन कार्यान्वयनका क्रममा आवश्यक सहयोगका लागि हामी तयार छौं ।"

नेपालले नयाँ संविधानमार्फत सङ्घीय शासन प्रणाली अवलम्बन गरेकामा खुसी व्यक्त गर्दै उहाँले सङ्घीयताको कार्यान्वयनमा पनि स्विस सरकारको सहयोग हुने बताउनुभयो । नेपाल पर्यटकीय दृष्टिकोणले निकै सम्भावनायुक्त देश भएको चर्चा गर्दै अध्यक्ष नसबाउमरले नेपालको पर्यटन प्रवर्द्धन र हवाई सेवाको गुणस्तर एवं विकासमा स्विस सरकारले जसको सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । रासस

## विपद्पछिको पुनःनिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री

काठमाण्डु । प्रधानमन्त्री केपी शर्मा ओलीले हालैको बाढीपहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनको काम अघि बढाउने बताउनुभएको छ ।

प्राकृतिक विपत्तिका कारण खोटाङमा भएको क्षति र पुनःनिर्माणबारे बुधबार प्रधानमन्त्री निवास, बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रपरिषद्को बैठकबाट प्रारम्भिक राहत तथा अस्थायी आवास र पुनःनिर्माणबारे निर्णय गरिने जानकारी




गराउनुभयो । उहाँले बाढी पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडक अवरुद्ध भएकामा सोचेभन्दा छिटो गतिमा काम गरेर अस्थायीरूपमा सडक सञ्चालनमा

आएको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले सीमित बजेटका बावजुद सकभर मागेरभन्दा आफ्नै बलबुतामा पुनःनिर्माण र पुनःव्यवस्थापनका कामहरू गर्नुपर्नेमा

जोड दिनुभयो । सो अवसरमा सहभागी प्रतिनिधिमण्डलले खोटाङलाई तराई हुँदै प्रदेशको राजधानी जोड्ने सुनकोशी नदीको एक माटोदेबल फोक्सिङटार पुल सञ्चालनमा आएको दुई वर्ष नपुग्दै बाढीले बगाएपछिको जिल्लाको अवस्थाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराएको थियो ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमेत सहभागी रहेको सो भेटघाट कार्यक्रममा सांसदहरू रामकुमार राई, सरस्वती बज्रिम, कोशी प्रदेश सांसदहरू, दिनेश रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टारालगायत उपस्थित हुनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । रासस



### Janakpurdham Sub-Metropolitan City Office of the Municipal Executive

#### Janakpurdham, Dhanusha

#### Madhesh Province, Nepal

## Invitation for Electronic Bids

**Date of First publication: 2081-06-30 (16th October 2024)**

1. Janakpurdham Sub-Metropolitan City has allocated funds for Procurement & Construction of below Mentioned Works. Only electronic bids are accepted. For Further Information and More Details about the bid, Bidders may visit PPMO website [www.bolpatra.gov.np/egp](http://www.bolpatra.gov.np/egp).

Contract No.	Description of Work	Estimated Amount Excluding VAT & PS	Bid Security Amount	Last Date of Bid Submission	Bid Document Fee.
NCB/GOODS/01/2081-082	Supply,delivery and installation of electrical items at JSMC	51,92,206.00	1,50,000.00	17-11-2024 12:00	3000.00

**Chief Administrative Officer**

## इजरायली सेनाद्वारा बुधबार पनि बेरुतमा आक्रमण

एएफपी  
बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले लेबनानमा युद्धविराम गर्न अस्वीकार गरेको एक दिनपछि इजरायली सेनाले बुधबार दक्षिण बेरुतमा आक्रमण गरेको छ। इजरायली सैन्य आदेशको केही समयपछि लेबनानको राजधानीको हारेट हीक क्षेत्रका भवनहरूको बीचबाट कालो धुवाँ उडिरहेको देखिएको थियो।

बेरुतमा पछिल्लो समयमा भएको विस्फोटको आलोचना गर्दै र प्यालेस्टिनी क्षेत्रमा थप सहयोग पुर्याउन माग गर्दै लेबनान र गाजामा इजरायलको आचरणमाथि अमेरिकाले दबाव बढाएको समयमा नेतान्याहूको हेजबुल्लाहसँग लडाईं जारी राख्ने प्रतिवद्धता सार्वजनिक भएको हो। फ्रान्सका राष्ट्रपति इमामानुएल म्याक्रोंसँगको कुराकानीमा नेतान्याहूले म्याक्रोंसँग एकपक्षीय युद्धविरामको अर्थ नहुने बताउनुभएको छ। लेबनानको सुरक्षा स्थिति परिवर्तन नगरी पहिलेकै अवस्थामा फिर्ता हुन सम्भव नहुने उहाँको कार्यालयबाट जारी विज्ञापितमा उल्लेख छ।

नेतान्याहू र इजरायली सेनाले लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर जोन) हुनुपर्ने विषयमा जोड दिएका छन्।

“प्रधानमन्त्री नेतान्याहूले हिजबुल्लाहलाई पुनः हतियार बोक्न र सञ्चालन गर्नबाट नरोक्ने कुनै पनि व्यवस्थापनमा इजरायल सहमत नहुने र लेबनानसँगको इजरायली सीमामा हिजबुल्लाह लडाकुहरूको उपस्थिति नभएको मध्यवर्ती क्षेत्र (बफर



जोन) निर्माण गर्नुपर्ने अडान म्याक्रोंसँग राख्नुभएको छ,” विज्ञापितमा भनिएको छ। एक टेलिभिजन सम्बोधनमा हिजबुल्लाहका उपनेता नईम कासिमले इजरायलमा आफ्नो क्षेत्रमा आक्रमणको दायरा विस्तार गर्ने धम्की दिँदै युद्धविराम एकमात्र समाधान भएको बताउनुभएको छ।

उत्तरमा लेबनानबाट करिब ५० वटा क्षेत्रमा प्रहार गरिएको तर कुनै हातहत नभएको जनाएको छ। इरान समर्थित हेजबुल्लाहले सफेद सहरमा “मिसाइलको प्रक्षेपण गरेको जनाएको छ। इजरायली सेनाले मञ्जलबार बेका उपत्यका लगायत दक्षिणी र पूर्वी लेबनानका धेरै क्षेत्रमा बम प्रहार गरेको लेबनानको आधिकारिक राष्ट्रिय

बालबालिका सहित पाँच जनाको मृत्यु भएको जनाएको छ। गत अक्टोबर-१० मा लेबनानमा इजरायली हवाई आक्रमणको बारेमा सोधिएको प्रश्नमा अमेरिकी विदेश विभागले खुला आलोचना गरेको थियो। आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा, सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड अस्टिनले गाजामा

आइतबार इजरायली सरकारलाई पठाएको पत्रमा,

सचिव एन्टोनी ब्लिन्केन र रक्षा सचिव लोयड

अस्टिनले गाजामा प्यालेस्टिनीलाई थप मानवीय सहायता

नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने

चेतावनी दिएका छन्।

थियो। “इजरायली शत्रुले सम्पूर्ण लेबनानलाई निशाना बनाएकाले रक्षात्मक स्थितिबाट इजरायलको कुनै पनि स्थानलाई लक्षित गर्ने अधिकार लेबनानको रहेको उहाँले बताउनुभएको छ। बुधबार इजरायली सेनाले देशको

समाचार एजेन्सीले जनाएको छ। सेनाले दक्षिण लेबनानमा तिन हिजबुल्लाह लडाकुहरूलाई पक्राउ गरेको बताएको छ। लेबनानको स्वास्थ्य मन्त्रालयले मञ्जलबार भएको आक्रमणमा नौ जनाको मृत्यु भएको तथा पूर्वमा तीन

प्यालेस्टिनीलाई थप मानवीय सहायता नदिई अमेरिकाले हतियार आपूर्ति रोक्न सक्ने चेतावनी दिएका छन्। भोकमरीले ग्रस्त गाजामा खाना, चिकित्सा आपूर्ति र आश्रयको आवश्यकताको बाबजुद, राष्ट्रसङ्घको बाल निकाय

## नोबेल पुरस्कार विजेता हानद्वारा लिखित १० लाख प्रति पुस्तक विक्री

एएफपी

सियोल। साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गर्ने पहिलो दक्षिण कोरियाली हान कडले लेखेका विभिन्न पुस्तकका १० लाख प्रतिभन्दा बढी पुस्तक एक हप्ताभित्रै स्थानीय स्तरमा विक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ। हप्ताभित्रै स्थानीय स्तरमा विक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ। हप्ताभित्रै स्थानीय स्तरमा विक्री भएको कोरियाली पुस्तक विक्रेताले बुधबार जनाएको छ।



ई-बुकसहित कम्तीमा १० लाख ६० हजार प्रति विक्री भइसकेको तीन प्रमुख पुस्तक पसल अनलाइन खुद्रा विक्रेता क्योबो, अलादिन र येस २४ ले एएफपीलाई बताएका छन्। क्योबोका प्रवक्ता किम ह्युन जुङले एएफपीसँग भन्नुभयो, “हानका पुस्तकहरू अत्यधिक विक्री भइरहेको अनुभव भएको छ। यो अवस्था हामीले यसअघि कहिल्यै देखेका थिएँौं।” अनलाइन पुस्तक पसल अलादिनका अनुसार हानले नोबेल पुरस्कार विजयपछि गत वर्षको अक्टोबर १५ सम्मको तुलनामा उहाँका पुस्तकको विक्रीमा एक हजार २०० गुणाले वृद्धि भएको छ, साथै, समग्र दक्षिण कोरियाली साहित्यको विक्रीमा नाटकीय रूपमा वृद्धि भएको छ।

उहाँलाई सहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणासँगै कोरियाली साहित्यको समग्र विक्री अघिल्लो वर्षको तुलनामा १२ गुणाले वृद्धि भएको छ। हालसालै हानले पढेको उल्लेख गरेका जुडिथ शालान्स्कीको ‘इन्भेन्ट्री अफ लस’ र ज्याँ ज्याक रसोको ‘एटलस डे

बोटानिक एलेनटेरियल’ नामक दुई पुस्तकको विक्री पनि बढेको अलादिनले बताएको छ। क्योबो बुक सेन्टरले आफूसँग यकिन तथ्याङ्क नभए पनि हानका पुस्तकहरू अन्य नोबेल पुरस्कार विजेताहरूको तुलनामा नाटकीय रूपमा बढी विक्री भएको जनाएको छ। कर्मचारीले एएफपीसँग भने, “हामी केही समयदेखि प्रकाशन उद्योगमा छौं, तर यो सम्पूर्ण अवस्था हामीमध्ये केहीलाई पनि असाध्यै अवास्तविक लामछादक्षिण कोरियालीहरू यो समाचारले अति हर्षित भएका छन्।

हानले उच्च शिक्षा हाँसिल गरेको सियोलको योन्सेई विश्वविद्यालयमा हानको प्रसंशा गर्दै ब्यानरहरू टाँगाएका छन्। ब्यानरमा हानले नोबेल पुरस्कार जितेकोमा खुशी व्यक्त गर्दै लेखिएको छ, “साहित्यमा नोबेल पुरस्कार जितेकोमा पूर्व छात्र हान काडलाई बधाई छ, योन्सेई विश्वविद्यालय उहाँलाई आफ्नो पूर्व विद्यार्थी भनेर चिनाउन पाउँदा गौरवान्वित बनेको छ।”

## मलेसियाका पूर्वप्रधानमन्त्री महाधिर फेरि अस्पताल भर्ना

एएफपी

क्वालालम्पुर। मलेसियाका पूर्वप्रधानमन्त्री महाधिर मोहम्मदलाई श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उहाँका सहयोगीले बुधबार एएफपीलाई जानकारी दिएका छन्।

दुई पटक प्रधानमन्त्री भइसक्नुभएका महाधिरलाई ‘लगातार खोकी’ लागेपछि अन्तिम पटक जुलाईमा अस्पताल भर्ना गरिएको थियो। उहाँका सहयोगीका अनुसार उहाँलाई मञ्जलबार साँझ सेनल हार्ट इन्स्टिच्युटमा भर्ना गरिएको छ।

सुफी युसोफले भन्नुभयो, “अस्पतालले महाधिरलाई ‘लोअर रेस्परेट्री ट्रेक्ट इन्फेक्सन’ को समस्या देखिएको जानकारी गराएको छ।” उहाँले भन्नुभयो, “उहाँको उपचार केही दिन चल्ने अपेक्षा गरिएको छ।” महाधिर जुलाईदेखि ९९ वर्ष लामुभएको



थियो। हालैका वर्षहरूमा उहाँको मुटुमा लगातार समस्या देखिएपछि बाइपास सर्जरी पनि गरिएको थियो।

यस वर्षको सुरुमा करिब तीन महिना अस्पतालमा बिताएका उहाँले जुलाईमा पनि अस्पताल भर्ना भई उपचार गराउनुभएको थियो। सन् १९८१ देखि सन् २००३ सम्म मलेसियाको राष्ट्रिय नेता (प्रधानमन्त्री) को जिम्मेवारी सम्हाले महाधिरले चौथो व्यक्ति हुनुहुन्थ्यो। उहाँले सन् २०१८ देखि २०२० सम्म ९२ वर्षको उमेरमा दोस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हालनुभएको थियो।

## इजरायलले पुनः आक्रमण गरेमा ‘निर्णायक’ जवाफ दिने इरानको भनाइ

एएफपी

तेहरान। इरानका शीर्ष कृत्नीतिज्ञले संयुक्त राष्ट्रसङ्घका प्रमुख एन्टोनियो गुटेरेससमक्ष इजरायलको मिसाइल आक्रमणको बदलामा तेहरान ‘निर्णायक र खेदजनक’ प्रतिक्रियाका लागि तयार रहेको जनाउँदै राष्ट्रसङ्घलाई कारबाही गर्ने आग्रह गरेको छ। इरानले आफ्ना नजिकका सहयोगी हमासका नेता इस्माइल हानियाह, हिजबुल्लाह नेता हसन नसरल्लाह र एक इरानी जनरलको हत्याको बदला लिन अक्टोबर १ मा इजरायलमा करिब २०० वटा क्षेत्रमा प्रहार गरेको थियो। इजरायली रक्षा मन्त्री योव प्यालान्टले गत हप्ता आफ्नो देशको प्रतिशोधात्मक उपाय ‘घातक, सटीक र आश्चर्यजनक’ हुने बताउनुभएको थियो।

इरानका विदेश मन्त्री अब्बास अरागचीले गुटेरेससँगको फोन वार्तामा इरानले यस क्षेत्रको शान्ति र सुरक्षाको



लागि सबै प्रयास गरिरहेको जनाउँदै इजरायलको कुनै पनि कार्यको निर्णायक र खेदजनक प्रतिक्रियाका लागि पूर्ण रूपमा तयार रहेको बताउनुभएको छ। अरागचीले राष्ट्र सङ्घलाई ‘इजरायली शासनको अपराध र आक्रमकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्नसमेत अपील गर्नुभएको छ। पछिल्लो समयमा

इरानी विदेशमन्त्रीले तनाव कम गर्ने प्रयासमा लेबनान, सिरिया, साउदी अरब, कतार, इराक र ओमानको भ्रमण गर्नुभएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले सामाजिक सञ्जाल एकसमा यो घटनाक्रम र आक्रमकता रोक्न र लेबनान र गाजामा मानवीय सहायता पठाउन’ आफ्ना स्रोतहरू प्रयोग गर्नसमेत अपील गर्नुभएको छ। पछिल्लो समयमा

## पाकिस्तानलगायत १२ देशका २० लाख बालबालिकामा कुपोषणको गम्भीर समस्या : युनिसेफ

एएनआई

न्युयोर्क। विश्वका विभिन्न मुलुकका २० लाख बालबालिका कोषको अभावका कारण गम्भीर कुपोषणको जोखिममा रहेको युनिसेफले जनाएको छ। युनिसेफका अनुसार पाकिस्तानसहित १२ देशमा जीवन रक्षाका लागि कोषको अभावका कारण बालबालिकाले मृत्युको उच्च जोखिमको सामना गरिरहेका छन्। सन् २०२५ को मध्यसम्ममा प्रभावित देशको खाद्यान्न समाप्त हुन सक्ने चेतावनीसमेत युनिसेफले दिएको छ।

त्यारी अवस्थामा रहेको खानाका लागि कोषको अभावले प्रभावित देशमा बालबालिका उपचारको जोखिममा परेको अनुमान गरिएको छ। माली, नाइजेरिया, नाइजर र चाड लगायतका देशले यसअघि नै त्यारी अवस्थामा रहेको खानाका लागि भण्डारण सकिएको बताएका छन्। क्याम्बोड, पाकिस्तान,



सुडान, मेडागास्कर, दक्षिण सुडान, केन्या, कजो लोकतान्त्रिक गणतन्त्र र युगान्डामा सन् २०२५ को मध्यसम्ममा स्टक समाप्त हुन सक्ने युनिसेफले जनाएको छ। युनिसेफका बाल पोषण परिवर्तनका कारण धेरै देशहरूमा पाँच वर्ष मुनिका बालबालिकामा गम्भीर कुपोषणको समस्या बढेको छ। युनिसेफका अनुसार पौष्टिक र सुरक्षित खानाको अभाव र

बारम्बार रोगको कारणले हुने खतराबाट पीडित बच्चामा दुब्लो पातलो र प्रतिरक्षा प्रणाली कमजोर हुनाले वृद्धिमा कमी हुनुका साथै मृत्युको जोखिम हुने गर्छ। युनिसेफका बाल पोषण तथा विकास निर्देशक भिक्टर एग्योले गम्भीर कुपोषणविरुद्ध सङ्घर्ष गरिरहेका करिब २० लाख बालबालिकाको ज्यान बचाउन तत्काल कदम चाल्न आह्वान

गर्नुभएको छ। विगत दुई वर्षमा विश्वव्यापी द्रव्य, जलवायु र आर्थिकमन्दीको परिणामस्वरूप मातृ तथा बाल पोषणबाट प्रभावित देशहरूमा बाल कुपोषण र यससँग सम्बन्धित मृत्यु दरलाई नियन्त्रण गर्न पोषण कार्यक्रमको मापनलाई अनुमति दिएको एग्योले बताउनुभएको छ।

यस मुद्दालाई सम्बोधन गरी बालबालिकाको ज्यान बचाउन आहार, उपचार र हेरचाह कोषका लागि नविकरण गरिएको युनिसेफले जनाएको छ। ‘नो टाइम टु वेस्ट २०२४ अपडेट एन्ड कल टु अर्जेन्ट एक्सन’ मा १६ करोड ५० लाख अमेरिकी डलर सहयोगको आह्वान गरिएको छ। यसअघि पनि सन् २०२२ मा युनिसेफले १५ वटा प्रभावित देशमा करिब ८० लाख बालबालिकामा कुपोषणलाई सम्बोधन गर्ने उद्देश्यले ‘नो टाइम टु वेस्ट एक्सलेरेसन प्लान’ सुरु गरेको थियो।

## हिजबुल्लाहका वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको इजरायली दाबी

एएनआई

जेरुसलम। इजरायलले मञ्जलबार हिजबुल्लाहका एक वरिष्ठ युएभी कमान्डरको मृत्यु भएको दाबी गरेको छ। इजरायली रक्षा बलले हिजबुल्लाहको युनिट १२७ लाई नष्ट गर्ने बताएको केही घण्टापछि वाचा गरेपछि युएभी कमान्डरको मृत्यु भएको हो। युएभी एकाईले हिजबुल्लाह समूहको मानवरीहित विमानको अनुमान गर्दै छ। मृतक हिजबुल्लाह कमान्डरलाई खादर अल-अबेद बाहजाका रूपमा पहिचान गरिएको थियो, जसले लिटानी नदीको उत्तरमा हिजबुल्लाहको एरियल युनिटको गतिविधि हेर्ने जिम्मेवारी तोकिएको थियो। इजरायलद्वारा दिइएको जानकारीमा बाहजाको हत्या कर्हो र कहिले भएको थियो भन्नेबारे स्पष्ट उल्लेख गरिएको छैन। “बाहजाको कमान्डमा इजरायली नागरिक र सेना विरुद्धको हवाई आक्रमण युएभी, निगरानी विमान र विस्फोटक विमानको प्रयोग गरेर गरिएको सेनाले जनाएको छ। इजरायली



सैन्य अधिकारीहरूले आइतबार राति मध्य बिन्यामिन क्षेत्रमा रहेको सेनाको आधारको भोजन कक्षमा ड्रोन प्रहार गर्दा चार सैनिक मारिनुका साथै करिब ६० जना घाइते भएको बताएका छन्। सन् २०२३ अक्टोबर ७ को हमास आक्रमणपछि, इरान समर्थित हिजबुल्लाहले उत्तरी इजरायली समुदायहरूमा दैनिक रक्रेट फायर र ड्रोन प्रक्षेपण गर्न थालेको थियो। सेप्टेम्बर २९ मा सरकारले जारी

गरेको तथ्याङ्कअनुसार उत्तरी इजरायलका ६८ हजारभन्दा बढी बासिन्दाहरू विस्थापित भएका छन्। हिजबुल्लाह नेताहरूले इजरायलीलाई उनीहरूको घर फर्कनबाट रोक्न आक्रमणहरू जारी राख्ने बारम्बार बताउँदै आएका छन्। सन् २००६ को दोस्रो लेबनान युद्धको अन्त्य गर्ने राष्ट्रसङ्घीय सुझाव परिषद्को प्रस्ताव १७०९ अनुसार हिजबुल्लाह समूहलाई लिटानी नदीको दक्षिण वा दक्षिणी लेबनानमा उसका गतिविधि सञ्चालन गर्न निषेध गरिएको छ।

सिन्धवा

टोकियो। जापानको होक्काइदो क्षेत्रका दुई नगरमा जङ्गली पङ्खीहरूमा अत्याधिक सङ्क्रामक एभियन इन्फ्लुएन्जा (बर्ड फ्लु) फेला परेको भन्दै जोखिम न्यूनिकरणका लागि राष्ट्रव्यापीरूपमा चेतावनी जारी गरिएको छ।

जापानको वातावरण मन्त्रालयले होक्काइदोमा दुई फरकफरक स्थानमा भाइरस फेला परेपछि यो निर्णय गरिएको जनाएको छ। मन्त्रालयका अनुसार, सेप्टेम्बर ३० मा ओटोब नगरमा एउटा मृत बाजामा र अक्टोबर ८ मा बेतसुकाई नगरमा जङ्गली हाँसको समूहमा भाइरस फेला परेको थियो। अधिकारीहरूले देशभरका



जङ्गली चराहरूको कडा निगरानी गर्ने आह्वान गरिरहेका छन्। बर्डफ्लुले सामान्यतया सङ्क्रामित पङ्खीसँग अत्याधिक सम्पर्कमा नआएसम्म मानिसमा खतरा उत्पन्न नगर्ने भए तापनि मृत चरा नखुन र चराको शङ्कास्पद मृत्युबारे कुनै पनि जानकारी प्राप्त भएमा भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ।

मन्त्रालयले निर्देशन दिएको छ। जापानका विभिन्न क्षेत्रहरूमा बर्डफ्लु भाइरसको सङ्क्रमण धेरै पटक पत्ता लागेको रिपोर्टपछि, मन्त्रालयले राष्ट्रव्यापी सतर्कतालाई उच्चतम तहमा पुर्‍याएको छ। प्रशासनले भाइरसको फैलावटमा निगरानी र अनुसन्धानलाई तीव्र पार्ने प्रतिवद्धता जनाएको छ।

## नेपाल लाइफ इन्स्योरेन्सद्वारा बाढी पीडितहरूलाई राहत सामग्री प्रदान

### दुडे समाचारदाता

काठमाण्डु । नेपालकै सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओखलढुंगा, धनकुटा र गर्जुधारा शाखाको संयोजनमा बाढी पीडितहरूलाई राहत सामग्री प्रदान गरेको छ।

ओखलढुंगाको मोलुङ गाउँपालिका गौरीडाँडा, जेसे र पाल्केका बाढी पीडितलाई (४५ घर परिवार) चामल, दाल, नुन, तेल र साबुन प्रदान गरिएको हो। प्रति परिवार ३० केजी चामल, दाल र नुन २/२ केजी, तेल २ लिटर तथा साबुन ४ वटाका दरले प्रदान गरिएको छ।

असोज ९ गतेदेखि १२ गतेसम्म परेको अविर्ल वर्षाका कारण त्रिशुले टोल धनकुटामा तीन घर पूर्णरूपमा क्षति भएको हुँदा यस कम्पनीले प्रति घरपरिवार ३ बाउडल जस्तापाता र एक थानपाल स्थानीयतहको उपस्थितिमा वितरण गरेको छ।

यसैगरी झ्याप्ले खोलामा आएको बाढीका कारण ३० घरपरिवार विस्थापित हुन पुगेको हुँदा सो घरपरिवारलाई खानदान



वितरण गरिएको छ। गर्जुधारा उपशाखाको संयोजनमा स्थानीय निकायको उपस्थितिमा खाद्यान्न सामग्रीहरू पीडित परिवारलाई वितरण गरिएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस कम्पनीले विभिन्न सामाजिक आर्थिक रूपान्तरणका क्रियाकलापहरू गर्दै आएको कुरा बताए। प्रभावित परिवारलाई हसम्भव सहयोग

गर्न कम्पनी सदैव तत्पर रहेको र आगामी दिनमा पनि कुनै किसिमको सहयोग चाहिएको खण्डमा कम्पनी अग्रपंक्तिमा रहेर सहयोग गर्न तयार रहेको कुरा समेत बताए। कम्पनीले शिक्षा, स्वास्थ्य, दैवीप्रकोप, बीमा सचेतना, पूर्वाधार निर्माण तथागर्ब निमुखा, सीमान्तकृत वर्गको जीवन उत्थानका निमित्त संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालनगर्दै आइरहेको कुरा समेत बताए।

## सिटिजन्स बैंक र एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच समझदारी

### दुडे समाचारदाता

काठमाण्डु । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बानेश्वर, काठमाडौँ स्थित एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिक बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिंग ग्राहकहरूले

बैंकले डिजिटल बैंकिंग माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ। डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ। सिटिजन्स बैंक इन्टरनेसनल



एस्थेटिक औरा स्किन एण्ड हेयर क्लिनिकमा १५% सम्मको आकर्षक छुट पाउने छन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुनुका साथै नागद कारोबारबाट डिजिटल कारोबार तर्फ उन्मुखित हुने विश्वास बैंकले लिएको छ।

लिमिटेडले देशभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिंग ईकाइहरूबाट करिब १८ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिंग सेवाहरू प्रदान गर्दै आएको छ।

## विदेशी मुद्राको विनिमय दर



काठमाण्डु । नेपाल राष्ट्र बैंकले बुधवारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रूपैयाँ १७ पैसा र बिक्रीदर एक सय ३४ रूपैयाँ ७७ पैसा निर्धारण गरिएको छ।

युरोपियन युरो एकको खरिददर एक सय ४६ रूपैयाँ २४ पैसा र बिक्रीदर एक सय ४६ रूपैयाँ ८९ पैसा, युके पाउण्ड स्टर्लिंग एकको खरिददर एक सय ७५ रूपैयाँ ५० पैसा र बिक्रीदर एक सय ७६ रूपैयाँ २९ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५५ रूपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ५६ रूपैयाँ ३२ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९० रूपैयाँ ५ पैसा र बिक्रीदर ९० रूपैयाँ ४५ पैसा, क्यानडियन डलर एकको खरिददर ९७ रूपैयाँ १२ पैसा र बिक्रीदर ९७ रूपैयाँ ४५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय

दुई रूपैयाँ ४९ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ ९५ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिददर ८ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ ३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ८५ पैसा र बिक्रीदर १८ रूपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रूपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रूपैयाँ ८० पैसा र बिक्रीदर ३६ रूपैयाँ ९६ पैसा कायम भएको छ।

त्यसैगरी थाई भाट एकको खरिददर ४ रूपैयाँ २ पैसा र बिक्रीदर चार रूपैयाँ ४ पैसा, युएई डिराम एकको खरिददर ३६ रूपैयाँ ५३ पैसा र बिक्रीदर ३६ रूपैयाँ ६९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३१ रूपैयाँ २७ पैसा कायम छ।

साउथ कोरियन वन एक सयको खरिददर नौ रूपैयाँ ८६ पैसा र बिक्रीदर ९ रूपैयाँ ९९ पैसा, रिवाइडस क्रोनर एकको खरिददर १२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १२

रुपैया ९८ पैसा, र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ६० पैसा र बिक्रीदर १९ रूपैयाँ ६९ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ २७ पैसा र बिक्रीदर १७ रूपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रूपैयाँ ४५ पैसा र बिक्रीदर चार सय ३९ रूपैयाँ ४१ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रूपैयाँ ८८ पैसा र बिक्रीदर तीन सय ५७ रूपैयाँ ४७ पैसा तोकिएको छ। भारतीय रूपैयाँ एक सयको खरिददर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको छ।

बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस

## कृषिमा यान्त्रिकीकरणः

# खेती गर्न सहज, उत्पादनमा पनि वृद्धि

सुदूरपश्चिम । घरमा 'पावरटिलर' सहितको कृषियन्त्रको व्यवस्था भएपछि धानगढी उपमहानगरपालिकाका किसान कालुगाम चौधरीलाई खेतीको काम गर्न सहज भएको छ। यसअघि घरमा पालिएका गोरु र राँगाले खेत खनजोत गर्दै आउनुभएका उहाँ दुई वर्षदेखि पावरटिलरले खनजोत

किसानलाई पावरटिलरलगायत कृषियन्त्र उपलब्ध गराउँदै आएको छ। कृषियन्त्रको प्रयोग र उन्नत बीउको प्रयोग गर्नेहरू बढेसँगै कृषि उपजको उत्पादन पनि पहिलेको तुलनामा बढेको मात्र नभई कृषियन्त्र प्रयोग गर्दा समयको बचत भई परिश्रम कम लाग्ने गरेको किसानहरूको अनुभव छ।

र गहुँको उत्पादकत्व पहिलेको तुलनामा वृद्धि भएको जनाइएको छ। बालीहरूको उत्पादन र उत्पादकत्व वृद्धि भए पनि नेपालमा बर्सेनि ठूलो परिमाणमा खाद्यान्न विदेशबाट आयात भइरहेको तथ्याङ्क छ।

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा पटकपटक देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने कृषिक्षेत्र प्रभावित भइरहेको किसानको अनुभव छ। कृषक सुभाषले भन्नुभयो, "गाउँभरिका पाँच/छ घरबाहेक सबैका घरमा पावरटिलर छ, पावरटिलर नभएको घरमा ट्याक्टर, धान तथा गहुँ फार्ने (शेसिड) गर्ने मेसिन छ, सबैले यी कृषियन्त्र नै प्रयोग गर्छन्, हलो जोतेर खेती गर्ने समय अब हराउँदैछ।" बर्सेनि मौसममा आउने परिवर्तनका कारण भने आफ्नो बाली जोगाउन हैरानी खेनुपरेको किसानको भनाइ छ। ललितले भन्नुभयो, "मौसमको समस्या भने अहिलेको जस्तो उहिले थिएन, उतिबेलाको समयमा हिउँदेयामामा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरीको समस्या थिएन।" खेती गर्दा चाहिएको

बेला रासायनिक मल नपाउने किसानको अर्को समस्या पनि छ। मुख्य खाद्यान्न बालीका रुपमा किसानले धान र गहुँ

बालीको खेती गर्दै आएका छन्। कृषि उपजको उत्पादन गरेर हुने आमदानीबाट किसानले जीविका चलाउने गरेका छन्। रासस



गर्न पाउँदा खुसी हुनुहुन्छ। उहाँले भन्नुभयो, "ट्याक्टर, पावरटिलर जस्ता कृषियन्त्रको प्रयोगले खनजोतको काम छिटोछरितो भई काम गर्न निकै सहज भएको छ, घरमा खेतीको कामका लागि गोरु र राँगाले खेत खनजोत गर्न सहज भएको छ।"

उहाँले थप्नुभयो, "घरमै राखिएको स्थानीय जातको बीउको प्रयोगले प्रतिबिधा जग्गामा मुस्किलले आठ/दश किन्टल धान फल्थ्यो, राम्रोसँग खनजोत हुने र उन्नत बीउको प्रयोगले २० किन्टलसम्म फलेको देखिएको छ।" कृषि निर्देशनालयको तथ्याङ्कमा पनि कृषि उपज धान

कृषि क्षेत्रले खनजोत गर्दा बालीहरूको उत्पादन र उत्पादकत्व पनि सन्तोषजनक रहेको उहाँले बताउनुभयो। आफ्नो खनजोत गर्ने काम सकेर छरछिमेकीको खेत जोत्ने काम पाउँदा ट्याक्टर र पावरटिलरवालाको आमदानी पनि गरिरहेको कैलाली गोदावरी नगरपालिकाका सुभाष चौधरी बताउनुहुन्छ। "आफ्नो घरमा रहेको गोरु म्यासमा प्रयोग गरिने गोरुका लागि मात्रै गोरु र राँगाले खेत खनजोत गर्न सहज भएको छ।"

कतिपय किसानले खेतीको काम सकेपछि मालसामान ढुवानीको काममा पनि यी कृषियन्त्रको प्रयोग गर्ने गरेका छन्। धनगढी उपमहानगरपालिका-१३ का ७४ वर्षीय अर्का किसान ललितसिंह राना खेती गर्दा आफूले बाल्यकालमा कठिन परिश्रम गर्नुपरेको बताउँदै उहाँले भन्नुभयो, "उतिबेला गोरुको सहायतामा कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख भन्थेका थियौं, सबै चीजको सुविधा पुग्दा अहिलेका किसान भाग्यमानी छन्।"

प्रदेश सरकार र स्थानीय पालिका सरकारले ५० प्रतिशत अनुदानमा

## भूमिसुधार तथा मालपोत कार्यालय मलंगवा, सर्लाही हकदाबी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

यसमा हामीहरूका आमा खोदेवा खानुनको नाममा दर्ता कायम रहेको जिल्ला सर्लाही मलंगवा गा.वि.स. वडा नं. ७ सित नं. ०८८६-१३ किता नं. १७२, २१७ र २२० क्षेत्रफल ००७०.८०, ०००८८.०० र ००३३२.०० को जग्गाको दर्तावाला आमा खोदेवा खानुनको मिति २०७७/०९/०५ मा बाबु ईसराल मिर्चा चुरिहारको मिति २०७१/११/२७ मा आ-आफ्नै काल गतिबाट मृत्यु भएको निजहरूको शेषपछी हक खाने हकदारमा ८ छोरा कमशः अल्लाउदिन, नुरुदिन मिर्चा चुडिहार, जमावुदिन मिर्चा, मो. कलामुदिन चुडिहार, मो. नजरुदिन, नसरुल चुडिहार, आलमुदिन चुडिहार र सहवुदिन चुडिहार समेत भएकोमा नुरुदिन मिर्चा चुडिहार मिति २०७९/११/०२ मा मृत्यु भएको निजको शेषपछिको हकखाने निज मृतकको एकमात्र पत्नी फतमा खानुन भएको र सहवुदिन चुडिहार विगत १५ वर्ष देखि वेपत्ता भई हालसम्म पत्नी फेला नपरेकोले उल्लेखित जग्गा दर्तावाला आमा खोदेवा खानुनबाट हामी छोराहरू अल्लाउदिन, जमावुदिन मिर्चा, मो. कलामुदिन चुडिहार, मो. नजरुदिन, नसरुल चुडिहार, आलमुदिन चुडिहार र फतमा खानुनको नाममा नामसारी गरीपाउ भन्ने समेत व्यहोरा खुलाई दर्ता नं. २९३४ मिति २०८१/०६/२० को निवेदनबाट माग दाबी गरेको देखिदा उल्लेखित जग्गा निवेदकको नाममा नामसारी गर्न नमिल्ने कुनै कारण भए वा बेपत्ते सहवुदिन चुडिहार विवाहित भै निवेदक बाहेक यो जग्गामा हक लाने अन्य हकदारहरू भए वा मागदावीको जग्गा निवेदकहरूको संयुक्त नाममा नामसारी गरी जग्गाधनी प्रमाणपुर्जा दिदा अरु कोही कसैको हक भोग स्वाभित्त्वमा असर पर्नजाने भए यो सूचना प्रकाशित भएको/टोस भएको मितिले वाटाको म्याद बाहेक १५ (पन्ध्र) दिन भित्र यस कार्यालयमा स-प्रमाण दावी उजुर गर्न आउनु होला/सूचना गर्नुहोला। तोकिएको म्याद भित्र कसैको दावी विरोध नपरे निवेदकको माग दाबिलाई स्वीकार गरेको मानी प्रचलित कानून बमोजिम भई जाने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ।



### मधेश प्रदेश सरकार

### भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय

### पशुपन्थी तथा मत्स्य विकास निर्देशनालय

### भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

### जनकपुरधाम, धनुषा

## प्रस्ताव आह्वानको सूचना

प्रथम पटक प्रकाशित मिति २०८१/०७/०९

यस कार्यालयको आ.व. २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम बमोजिम तपसिल अनुसारका कार्यक्रम संचालनका लागि "कृषि क्षेत्रमा अनुदान परिचालन कार्यविधि, २०७६ (पहिलो संशोधन, २०७७)" तथा पशुपन्थी तथा मत्स्य विकास कार्यक्रमको प्राविधिक मापदण्ड तथा संचालन विधि, २०८१" मा उल्लेखित प्रावधान तथा शर्तहरू बमोजिम लागत साभेदारीमा संचालन गर्न ईच्छुक कृषकहरूले देहायका कागजातहरू सहित ३० औं दिन (मिति २०८१/०७/३०) सम्म कार्यालय समय भित्र खामबन्दी प्रस्ताव गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ। रित नपुगेका वा म्याद नाघी प्राप्त हुन आएका प्रस्ताव हरु छनोटका लागि समावेश हुन नसक्ने व्यहोरा समेत यसै सूचना बाट जानकारी गराईन्छ। यस सम्बन्धमा थप जानकारीका लागि यस कार्यालयको पशु विकास अधिकृत डा. सुनिल कुमार यादव (मोवाईल नं. ९८४५८२५१७२) र पशु चिकित्सक डा. रंजीत कुमार अधिकारी (मोवाईल नं. ९८४४०२८१५७) लाई सम्पर्क गर्नु हुन अनुरोध छ।

### तपसिलः

क्र. स.	कार्यक्रमको नाम	ईकाई	परिमाण	कुल अनुदान रकम	प्रति लाभग्राही अधिकतम अनुदान रकम	लागत साभेदारी	साभेदार अनुदानग्राही	पेश गर्नुपर्ने आवश्यक थप कागजातहरू
१.	पशु आहरा आत्मनिर्भर कार्यक्रम	पटक	४	रु. १५ लाख	रु. ३ लाख ७५ हजार	५०%	कृषक/फार्म/समूह/सहकारी	
२.	दुध जोन कार्यक्रम	संख्या	१	रु. २० लाख	रु. २० लाख	५०%	पशुपालनमा आबद्ध समूह/सहकारी/दुध संकलन केन्द्र	कामिता दैनिक २० हजार लि. दुध उत्पादन हुने क्षेत्र खुलाईएको स्थानीय तहको सिफारिस पत्र
३.	अनुवांशिक श्रोत केन्द्र लामपुच्छे भेडा प्रबर्द्धन कार्यक्रम	पटक	३	रु. १५ लाख	रु. ५ लाख	१००%	कृषक/फार्म/समूह/सहकारी	
४.	माँगमा आधारित पशुपन्थी फार्महरू पुनःस्थापना तथा सुधार कार्यक्रम	पटक	१	रु. २० लाख	रु. २ लाख	५०%	व्यवसायिक पशुपन्थी तथा मत्स्य फार्म	प्राकृतिक प्रकोपबाट हानी नोक्सानी सम्बन्धित स्थानिय तहको सिफारिस पत्र
५.	हरुवाचरुवा, दलित लगायत लक्षित वर्गको जीविकोपार्जनका लागि १००% अनुदानमा पशुपन्थी पालन कार्यक्रम	संख्या	५	रु. २० लाख	रु. ४ लाख	१००%	हरुवाचरुवा लगायत लक्षित वर्गको समूह	सम्बन्धित स्थानिय तहबाट हरुवाचरुवा, दलित लगायत वर्ग पहिचान हुने सिफारिस पत्र
६.	पशुपालन असल अभ्यास कार्यक्रम	पटक	१	रु. ५ लाख	रु. ५० हजार	५०%	व्यवसायिक गाईभैसी फार्म	

### देहायः

- रु.१०- को हुलाक टिकट टाँसेको फारम नं. २ अनुसारको प्रस्ताव/आवेदन,
- आवेदकको नेपाली नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि,
- कृषक समूह/सहकारी/व्यवसायिक फार्मको सम्बन्धित निकायमा दर्ता भएको प्रमाणको प्रतिलिपि,
- स्थायी लेखा नम्बर (PAN) प्रमाण-पत्रको प्रतिलिपि, कर चुक्ता प्रमाण पत्रको प्रतिलिपि, तालिम, शैक्षिक योग्यताका प्रमाण-पत्रका प्रतिलिपिहरू,
- फा.नं. ३ अनुसारको संक्षिप्त कार्ययोजना, लागत प्रतिवद्धता (स्वघोषणा), कार्यक्रम संचालन हुने स्थानीय तहको कृषि एवं पशुपन्थी शाखाको सिफारिस,
- जग्गाधनी प्रमाणपुर्जाकबो प्रतिलिपि वा लिजमा लिएको जग्गाको हकमा जग्गाधनी प्रमाणपुर्जा समेत करार पत्र (नोटरी पब्लिकबाट प्रमाणित) वा जग्गाधनीको सकल मन्जुरीनामा (कम्तीमा ५ वर्ष अवधिको),
- कृषक समूह/सहकारीको हकमा कार्यक्रम कार्यक्रम कार्यान्वयन प्रतिवद्धता (बैठक) निर्णयको प्रतिलिपि,
- अन्य आवश्यक कागजातहरू।

पुनश्चः प्रताव/आवेदनको आवेदनको ढाँचा कार्यालयको वेबसाईटः vhlsecdhanusha.p2.gov.np बाट डाउनलोड गरी बाट प्राप्त गर्न सक्नेछ।

